

## Current Status and Programs of Vegetable and Potato Seeds: Horticulture Center, Phaplu, Solukhumbu



**कोशी प्रदेश सरकार**  
**भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय**  
**कृषि विकास निर्देशनालय**



**बागवानी केन्द्र, फाप्लु, सोलु**

दुर्गा बहादुर तिरुवा  
कृषि प्रसार अधिकृत  
कृषि ज्ञान केन्द्र, सोलुखुम्बु

### फार्मको विगत ३ वर्षको फलफूल बिरुवा उत्पादन

क्र.सं.	फलफूल बिरुवा	आ.व.२०७८/७९	आ.व.२०७९/८०	आ.व.२०८०/८१
१.	किवि: हेवार्ड रेड किवि गोल्डेन भाले	३२८७	२६१५ २५	५२२९ २४२ १६० ८९७
२.	स्याउ	७३६	२५४०	२५५५
३.	नास्याली	५१३	१२५०	८५५
४.	आरु	९३८	१४०	२५०५
५.	फूल आरु	०	०	१००
६.	आरुबखडा	३३०	३९५	०
७.	खुपीनी	०	२८	०
८.	ओखर	३८१	०	०
	जम्मा	६,१८५	६,९९३	१२,५४३

### विगत ३ वर्षको तरकारी तथा फलफूल बिक्री वितरण

क्र.सं.	विवरण	आ.व.२०७८/७९	आ.व.२०७९/८०	आ.व.२०८०/८१
१	तरकारी	५,०१९ के.जी.	७,०११ के.जी.	६,५६८ के.जी.
२	फलफूल	३,२६७ के.जी.	२,०९४.२ के.जी.	५,५९५ के.जी.
३	तरकारी बेर्ना	१८,२१७ बटा	२९,४२३ बटा	२०,९८१ बटा
४	फलफूल बिरुवा	६,१८० बटा	६,९९८ बटा	५,६०१ बटा
५	रायो र मूलाको बीउ	३५ के.जी.	७६ के.जी.	१९.८ के.जी.
	जम्मा राजस्व प्राप्त	रु १५,७३,४००/-	रु १४,११,९९०/-	रु १३,३५,५८०/-

### तरकारी बीउबालीहरूको उत्पादन तथा बिक्री वितरण

तरकारी बालीहरू	उत्पादन तथा बिक्री	२०७६/७७	२०७७/७८	२०७८/७९	२०७९/८०	२०८०/८१
मालु (मोटारु, नान्बेली, खुम्बुले)	उत्पादन (के.जी.) बिक्री (के.जी.)				७२००	६८००
मूला (मान्टे)	उत्पादन (के.जी.) बिक्री (के.जी.)				३१	१७
रायो खुम्ल चोडा पात	उत्पादन (के.जी.) बिक्री (के.जी.)				२७	२३
					१५	१९

### फार्मले भोग्नु परेका समस्या तथा चुनौती

- दरबन्दी अनुसारको कर्मचारी नहुँदा लक्ष्य अनुसारको कार्य गर्न नसकिएको।
- कृषि ज्ञान केन्द्र अन्तर्गत मर्ज भएको हुँदा कर्मचारी अभावको साथै कार्यक्रम संचालनमा पनि सहज नभएको।
- पर्याप्त बजेटको अभाव।
- कर्मचारी व्यवस्थापनमा समस्या।
- कृषकहरूसँग प्रविधि विस्तारको रूपमा जोडिन नसकिएको।

### सुझाव/भावी कार्य दिशा

- फलफूलका बिरुवा र तरकारीका बीउको उत्पादन बृहत रूपमा वृद्धि गर्ने।
- हिउँदे फलफूल र तरकारी बीउको लागि स्रोत केन्द्रको रूपमा स्थापना गर्ने।
- प्रविधि प्रसारको मुख्य थलोको रूपमा विकास गर्ने (Resource Center Strengthen)
- फलफूल प्रशोधन प्रविधि विस्तार गर्न काष्ठफल परियोजनाको सहयोगमा किविको ब्रान्डी बनाउने।
- बागवानीजन्य उपजहरूको भण्डारणको उपयुक्त प्रविधि विकास गर्ने।
- विभिन्न जातको फलफूलको जर्मप्लाजमा संरक्षण गर्ने।
- प्राविधिकको क्षमता अभिवृद्धिको लागि तालिम तथा भ्रमणमा सहभागिता हुनुपर्ने।